



कनकाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय

पत्र संख्या :- २०७७/७८
चलानी नं. :-

जामुनबारी, भापा
१ नं. प्रदेश, नेपाल

०२३४०९९४४

०२३४०९९५५

website:www.kankaimun.gov.np

आन्तरिक आयको डाक बढाबढको सूचना ।

प्रकाशित मिति: २०७७/०५/०७

कनकाई नगरपालिकाको आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) सम्बन्धी कार्यविधि २०७५ अनुसार यस कनकाई नगरपालिकाको आ.व.२०७७/७८ का लागि आन्तरिक आय संकलन गर्न तपशिल शीर्षक अनुसारका आयमा डाक बढाबढको माध्यमबाट ठेक्का लगाउनु पर्ने भएकोले ठेक्का लिन चाहनु हुने योग्य फर्म/संस्थाहरुबीच यो सूचना प्रकाशन भएको मितिले ८ औँ दिनको २:०० बजे यस कार्यालयमा डाक बढाबढ गराईने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत सूचना तथा जानकारी यस कार्यालयको वेबसाईटमा हेर्न सकिनेछ ।

तपशिल:

क्र.सं	ठे.न.	ठेक्काको शीर्षक	आ.व.२०७७/०७८ को लागि न्यूनतम अंक भ्याट सहित
२	IR/03/077-78	दुर्गापुर बजार क्षेत्रतर्फको सम्पूर्ण ठेक्का पशु बजार समेत	रु.२,००,०००/-
३	IR/04/077-78	विज्ञापन कर	रु.४,००,०००/-

शर्तहरू

१. डाक बढाबढमा भाग लिन इच्छुक फर्म संस्थाहरुले नागरिकता प्रमाणपत्रको प्रतिलिपिआय कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, व्यवसाय दर्ता नवीकरण समेत भएको प्रमाणपत्रको प्रतिलिपि र आ.व २०७५/०७६ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा निवेदन संलग्न राखी मिति २०७७।०५।१४ गते दिउँसो १२ बजे भित्रमा न्यूनतम मूल्यको ५ प्रतिशतले धरौटी वापत हुन आउने रकमसहित यस कार्यालयको राजश्व शाखामा नाम दर्ता गराउनु पर्नेछ ।



कनकाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय

पत्र संख्या :- २०७७/७८
चलानी नं. :-

जामुनबारी, भापा
१ नं. प्रदेश, नेपाल

०२३४०११४४

०२३४०११५५

website:www.kankaimun.gov.np

२. बढाबढ कार्य मिति २०७७।०५।१४ गते दिउँसो २ बजेदेखि कार्यालय समयसम्म यस कार्यालयको सभा कक्षमा हुनेछ ।
३. बढाबढको शुरु अंक न्यूनतम मूल्य माथि उल्लेख भएबमोजिम हुनेछ । डाक बोल्न अगावै बोलिएको अंकको ५ प्रतिशतले हुन आउने रकम नगदै धरौटी राख्नु पर्नेछ र डाक अंक बढ्दै गएमा सोही अनुपातमा धरौटी अंक थप हुँदै जानेछ ।
४. सकार गरेपछि ७ दिन भित्रमा बाँकी रकम दाखिला गरी सम्झौता गरिसक्नुपर्नेछ । तोकेको अवधि भित्र कबोल रकम नबुझाएमा वा रकम बुझाइ सम्झौता नगरेमा धरौटी वापत राखिएको रकम जफत गरी अर्को व्यवस्था गरिनेछ ।